

त्रिपुरासुन्दरी गाउँपालिका

अनुसूची ३

त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को सेवा र कार्यहरूको लागि स्थानीय संचित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूको लागि संचित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संबिधान २०७२ को धारा २२९ को उपधारा (२) बमोजिम त्रिपुरासुन्दरी गाउँ सभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "त्रिपुरासुन्दरी गाउँपालिकाको विनियोजन ऐन, २०७५" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

(२). आर्थिक वर्ष २०७५/०७६ को लागि संचित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७५/०७६ को लागि गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको लागि अनुसूची १ मा उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि जम्मा रकम रु ४४,८०,१७,००० (अक्षरूपी रु. चौवालिस करोड असी लाख सत्र हजार) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिने छ।

(३). विनियोजन: (१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त त्रिपुरासुन्दरी गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको लागि विनियोजन गरिने छ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्य कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकमान्तर गर्न सकिनेछ। यसरी रकमान्तर गर्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढने गरि कुनै एक वा एक भन्दा बढी शिर्षकहरू बाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकमान्तर तथा निकाशा र खर्च जनाउन सकिनेछ। पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन।

त्रिपुरासुन्दरी गाउँपालिका

तर चालू तथा पूजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिने छ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शिर्षकबाट सो शिर्षकको स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरि कुनै एक वा एक भन्दा बढी शिर्षकहरूमा रकमान्तर गर्नु परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ।

नेपालको संविधानको धारा २२९(२) बमोजिम

रु. हजारमा

क्र. स	अनुदान संख्या	शिर्षकको नाम	चालू खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१.	२	३	४	५	६	७
२.		गाउँकार्यपालिका				
३.		वडा समिति				
४.		विषयगत शाखा				
५.		ऋणको साँवा व्याज भुक्तानी				
६.		लगानी (शेयर/ऋण)				
		जम्मा				

त्रिपुरासुन्दरी गाउँपालिकाको दोस्रो गाउँसभाको निर्णय न. २(ग) संग सम्बन्धित

त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक ऐन

त्रिपुरासुन्दरी गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधयेक २०७५

प्रस्तावना: त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वान्क्षनिय भएकोले,

नेपालको संविधान धारा २२८ को उपधारा (२) बमोजिम त्रिपुरासुन्दरी गाउँसभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "आर्थिक ऐन २०७५" रहेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका

(२) यो ऐन त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँ सभा बाट पास भएको मितिदेखि त्रिपुरासुन्दरी गाउँपालिका को सम्पूर्ण क्षेत्रभित्र लागू हुनेछ।

२. सम्पति कर: गाउँपालिका क्षेत्रभित्र अनुसूची (१) बमोजिम एकिकृत सम्पति कर घरजग्गा कर लगाई असुल उपर गरिनेछ ।

३. घर वहाल कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल , ग्यारेज , गोदाम टहरा , छप्पर, जग्गा वा पोखरी पुरै आंशिक तबरले वहालमा दिएकोमा अनुसूची (२) बमोजिम घर जग्गा वहाल कर लगाइने र असुल गरिनेछ।

४. व्यवसाय कर: गाउँपालिका क्षेत्रभित्र व्यापार , व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची (३) बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।

५. जडीबुटी, कवाडी र जीवजन्तु कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन , खाटो , जडिबुटी, वनकस , कवाडी माल र प्रचलित कानुनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाख, छाला जस्ता बस्तुको व्यावसायिक कारोबार गरे बापत अनुसूची (४) बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ ।

६. सवारी साधन कर : गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (५) बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ। तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ।

७. बिज्ञापन कर: गाउँपालिका क्षेत्रभित्र हुने बिज्ञापन अनुसूची (६) बमोजिममा बिज्ञापन कर लगाइने र असुल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

८. मनोरंजन कर: गाउँपालिका क्षेत्रभित्र हुने मनोरंजन व्यवसाय सेवामा अनुसूची (७) बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भै सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

९. बहाल बिटौरी कर: गाउँपालिकाका क्षेत्रभित्र आफूले निर्माण , रेखदेख वा संचालन गरेका अनुसूची (८)

मा उल्लेख भए अनुसार हाट बजार वा पसल मा सोहि अनुसूचीमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असुल उपर गरिनेछ।

त्रिपुरासुन्दरी गाउँपालिका

१०. **पार्किंग शुल्क:** गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किंग सुबिधा उपलब्ध गराए बापत अनुसूची (९) बमोजिम पार्किंग शुल्क लगाइने र असूल उपर गरिनेछ।

११. **ट्रेकिंग, कायोकिड, क्यानिंग, बन्जी जम्पिंग, जिपफ्लयर र rafting शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिंग, कायोकिड, क्यानिंग, बन्जी जम्पिंग, जिपफ्लयर र rafting सेवा वा व्यवसाय संचालन गरेवापत अनुसूची (१०) बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१२. **सेवा शुल्क , दस्तुर:** गाउँपालिकाले निर्माण संचालन वा व्यवस्थापन गरेका अनुसूची ११ मा उल्लेखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवा मा सेवाग्राही बाट सोहि अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१३. **पर्यटन शुल्क :** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूबाट अनुसूची १२ मा उल्लेखित दरमा प्रयटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भै सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

१४. **कर छुट :** यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्था हरुलाई कुनै पनि किसिमको कर छुट दिइनेछैन। तर सहारा बिहिन अपांगता भएका नागरिक , दैवी प्रकोप पिडित र एकल र बिधुवा महिलाको सिफारिस दस्तुर छुट दिन भने कुनै बाधा छैन ।

१५. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ।

१६. **संसोधन:** यो ऐन लाई आवश्यकता अनुसार गाउँसभा बाट आवश्यक संसोधन तथा परिमार्जन गर्न सकिने छ ।

१७. यस ऐन बमोजिम लगाइने कर लगायत चोरी निकासी गरेको पाइएमा गाउँकार्यपालिका बाट तोकिए बमोजिम दण्ड जरिवाना गर्न सकिने छ ।

नेपालको संबिधान २०७२ को धारा २२८ (२) बमोजिम स्थानीय तहमा लगाइने करको दर

अनुसूची -१

(ऐनको दफा २ संग सम्बन्धित)

त्रिपुरासुन्दरी गाउँपालिका

निर्णय नं-१ प्रस्ताब नं १ माथि छलफल गर्दा आ. व. ०७५/०७६ क लागि कर राजस्व, गैर कर राजस्व लगायत सबै प्रकारका राजस्वको दर देहाय बमोजिम निर्धारण गर्न आगामी गाउँसभामा प्रस्ताब पेश गर्न को लागि कार्यपालिकालाई परामर्श दिने निर्णय सर्वसम्मति बाट भयो |

१. सम्पति कर

१.१ घर कर

बार्षिक

		पहिलो तला रु.	दोस्रो तला रु.	तेस्रो तला रु.	तेस्रो तला भन्दा माथि रु.
१	पक्की प्रतिघर	३००	५००	९००	१२००
२	कच्ची प्रतिघर/टहरा	१००	१००	१००	१००
३	भूकम्प प्रतिरोधी	३००	-	-	-
१.२ मालपोत दस्तुर					
क्र. स	विवरण	अब्बल रु.	दोयम रु.	सिम रु.	चाहर रु.
१	खेत प्रति रोपनी	२०	१५	१०	१०
२	पाखो प्रति रोपनी	१०	१०	१०	१०
नोट: मालपोत उठाउन रु १० - भन्दा कम शुल्क आएको खण्डमा रु १० - लाई न्युनतम रकम मानि रसिद काटिनेछ					
२. बहाल कर					
२.१ घर बहाल कर					
क्र. स	विवरण	शुल्क रु.	कैफियत		
१.	घर भाडा बापत घरधनीले पाउने बहाल रकमको	१० प्रतिशित			
२.२ अन्य बहाल कर					
१.	भवन, पसल, ग्यारेज, गोदाम , टहरा , छप्पर, जग्गा वा पोखरी बापत पाउने वहाल रकमको	१० प्रतिशित			

त्रिपुरासुन्दरी गाउँपालिका

३. व्यवसाय					
क्र. स.	विवरण	दर्ता शुल्क रु.	नबिकरण शुल्क रु.	कैफियत	
३.१ उपभोग्य सामग्री कर					
१	किराना पसल-(थोक)	२०००	१०००		
२	किराना पसल- खुद्रा	१०००	५००		
३	साधारण पसल खुद्रा बिक्रेता	१०००	५००		
४	तरकारी तथा फलफुल थोक पसल	१०००	५००		
५	तरकारी तथा फलफुल खुद्रा पसल	५००	२००		
६	मासु तथा माछा पसल(थोक)	२०००	१०००		
७	मासु तथा माछा पसल(खुद्रा)	१०००	५००		
३.२ व्यबसाय कर					
१	भाडा पसल (थोक)	२०००	१०००		
२.	भाडा पसल (खुद्रा)	१०००	५००		
३	रड, सिमेन्ट, कर्कट पाता (मध्यम)	१००००	३०००	बीस लाख भन्दा कम	
४	रड, सिमेन्ट, कर्कट पाता (उच्च)	१५०००	५०००	बीस लाख भन्दा माथि	
५	रंग, रोगन, सिसा, पलाईउडपसल (थोक)	१५०००	१००००		
६	रड, सिमेन्ट, कर्कट पाता (खुद्रा)	१००००	७०००		
७	बिजुलीको पसल ठुलो	१५०००	८०००	रु पाँच लाख भन्दा बढी पुंजी	
८	बिजुलीको समान पसल सानो	७०००	५०००	रु पाँच लाख भन्दा कम पुंजी	
९	सेनेटरी सामान पसल (थोक)	१००००	७०००		
१०	सेनेटरी सामान पसल (खुद्रा)	५०००	३०००		
११	रेडियो, टिभी, घडी , क्यासेट , क्यामेरा , फ्रिज मोबाइल लगाएत इलेक्ट्रोनिक सामान , कम्प्युटर बिक्रि पसल	१००००	७०००		

त्रिपुरासुन्दरी गाउँपालिका

१२	रेडियो, टिभी, घडी ,क्यासेट , क्यामेरा , फ्रिज मोबाइल लगाएत इलेक्ट्रोनिक सामान ,कम्प्युटर मर्मत पसल	५०००	३०००		
१३	फुर्निचर तथा काठको सामान बिक्रेता पसल	१५०००	१००००		
१४	कपडा पसल	५०००	३०००		
१५	फेन्सी पसल	३०००	२०००		
१६	आर्ट व्यबसाय , फोटो स्टुडियो	८०००	६०००		
१७	स्टेशनरी पुस्तक पसल थोक बिक्रेता	५०००	३०००		
१८	वर्कशप	८०००	५०००		
१९	स्टेशनरी पसल खुद्रा	३०००	२०००		
२०	फ्रेश हाउस	६०००	३०००		
२१	गिफ्ट तथा कस्मेटिक पसल	५०००	२०००		
२२	व्युटी पार्लर	५०००	२०००		
२३	सुनचाँदी पसल	८०००	५०००		
२४	टेन्ट हाउस र क्याटरिंग	५०००	३०००		
२५	मदिरा पसल(थोक बिक्रेता)	५०००	३०००		
२६	मदिरा पसल (खुद्रा बिक्रेता)	३०००	२०००		
२७	सटिंग सुटिंग लेडिस एंड जेंट्स	५०००	३०००		
२८	टेलरिंग (सिलाई मात्र)	२०००	१०००		
२९	सैलुन	३०००	२०००		
३०	व्युटी पार्लर ट्रेनिंग सेन्टर	४०००	२०००		
३१	कम्प्युटर बिक्रि मर्मत	५०००	३०००		
३२	डोको, नाम्तो , भकारी, प्लास्टिक, तथा बेतबास का सामानहरु	५००	२००		
३३	कवाडी व्यबसाय	३०००	२०००		
३४	बैकल्पिक उर्जा	३०००	१५००		
३५	चस्मा पसल दर्ता	३०००	१५००		
३६	सामुदायिक भवन तथा तालीम हल(नाफामुलक)	३०००	१०००		
३.३ कृषि तर्फ					
१	पोल्ट्री फर्म	३०००	१५००		
२	कृषि फर्म	३०००	१५००		

त्रिपुरासुन्दरी गाउँपालिका

३	कृषि सामग्री बिक्रि केन्द्र	२०००	१०००		
४	एगोभेट	३०००	१५००		
५	कृषि उपकरण मर्मत तथा बिक्रि	२०००	१०००		
६	रासायनिक मल , विउ विजन, किटनासक औषधि, दाना , चल्ला , बिक्रि भेटेनरी सेवा समेत	३०००	१५००		
३.४ होटल व्यवसाय तर्फ					
१	सुबिधा सम्पन्न व्यावसायिक रिसोर्ट	२००००	१५०००		
२	सुबिधा सम्पन्न खाना तथा बासको व्यबस्था भएको	५०००	३०००		
३	स-साना खाजा पसल तथा खाना चिया पसल	२०००	१०००		
४	घुम्ती तथा ठेला पसल	५००	२००		
३.५ स्वास्थ्य सेवा तर्फ					
१	क्लिनिक	८०००	५०००		
२	औषधि पसल थोक बिक्रेता	१००००	५०००		
३	औषधि पसल खुद्रा बिक्रेता	५०००	३०००		
४	निजि अस्पताल तथा नुर्सिंग होम	२००००	१५०००		
५	निजि क्लिनिक तथा ल्याब सेवा	१००००	५०००		
३.६ कम्पनी तर्फ					
१	बिज्ञापन एजेन्सी	५०००	३०००		
२	परामर्श दाता (कन्सलटेन्सी)	१००००	८०००		
३	बोर्डिंग स्कूल(आधारभूत १-३)	५०००	२०००		
४	बोर्डिंग स्कूल(आधारभूत १-५)	१००००	५०००		
५	बोर्डिंग स्कूल(आधारभूत १-८)	१५०००	७०००		
६	बोर्डिंग स्कूल माध्यमिक(९-१२)	२००००	१००००		
७	निजि क्याम्पस, उच्च मा. वि	२५०००	१५०००		
८	पूर्व आधारभूत तह मोंटेश्वरी	३०००	२०००		
९	कानुनी परामर्श तथा लेखापढी सेवा	५०००	३०००		
१०	इन्जिनियरिंग परामर्श सेवा	२००००	१००००		
११	शैक्षिक परामर्श सेवा	१००००	५०००		
१२	कम्प्युटर, फोटोकपी, ट्युशन तथा भाषा शिक्षण संचालन तर्फ	५०००	३०००		

त्रिपुरासुन्दरी गाउँपालिका

१३	एन सेल टावर , एन. टि. सी. टावर	१५०००	१००००		
१४	इन्टरनेट टावर	५०००	३०००		
१५	केबुल प्रसारण	५०००	३०००		
१६	फोटोकपी, फ्याक्स , लेमिनेशन, बेंडीग , कुरिअर	२०००	१०००		
३.७ वित्तिय संस्था तर्फ					
१	'क' वर्ग बैंक	२००००	१५०००		
२	'ख' वर्ग बैंक वा वित्तीय संस्था	१५०००	१००००		
३	'ग' वर्ग बैंक वा वित्तीय संस्था	१००००	८०००		
४	'घ' वर्ग बैंक वा वित्तीय संस्था	८०००	६०००		
५.	कृषि सहकारी संस्था	५०००	३०००		
६.	बचत तथा ऋण सहकारी संस्था	८०००	५०००		
७	बचत तथा ऋण सहकारी संस्थाको आ ब रिपोर्ट अनुसार प्रति एक लाख नाफामा न्यूनतम	१ प्रतिशत	प्रति एक लाख मा	
८	कृषि तथा सेवामुलक सहकारी संस्थाको लेखा परिक्षण रिपोर्ट अनुसार प्रति एक लाख नाफामा	०.५ प्रतिशत	प्रति एक लाखमा	
७	महिला तथा वचत सहकारी संस्था	०.५	प्रति एक लाख मा	
पुनश्च: सामुदायिक स्कूललाई निजीको आधा दर्ता र नबिकरण शुल्क लाग्ने।					
८	रेमिटेन्स सेवा बार्षिक मुनाफाको	३०००	१ प्रतिशत		
९	बिमा कम्पनी /एजेन्ट कम्पनी दर्ता	५०००	३०००		
३.८ उधोग तर्फ (रु)					
१	पाउरोटी, बरफ, बिस्कुट, तथा दालमोठ उधोग	५०००	३०००		
२	पोलिथिन पाइप तथा अन्य प्लास्टिकका सामानहरुको उधोग	५०००	३०००		
३	फुर्निचर निर्माण उधोग	१५०००	१००००		
४	मैनबत्ती तथा अगर बत्ति उधोग	१०००	५००		
५.	मसला उधोग	१०००	५००		
६	ह्युम पाइप, बिधुत पोल , तार बार पोल सिमेन्ट ब्लक र सिमेन्ट रेलिंग उधोग	१५०००	१००००		

त्रिपुरासुन्दरी गाउँपालिका

७	बालुवा खानी /दुंगा गीटि खानी संचालन	५००००	३००००		
८	झोला तयारी गर्ने उधोग (कपडाको)	२०००	१०००		
९	डेरी उधोग(दुग्ध तथा दुग्ध सम्बन्धी अन्य व्यबसाय	२०००	१०००		
१०	समिल उधोग	१५०००	१००००		
११	ग्रिल सटर उधोग	१००००	७०००		
१२	कुटानी पिसानी मिल	३०००	१५००		
१३	पानी घट्ट	६००	४००		
१४	कुटानी पिसानी सानो मिल	१०००	६००		
१५	क्रसर उधोग सानो वार्षिक	२००००	१५०००		
१६	क्रसर उधोग मझौला वार्षिक	४००००	२५०००		
१७	क्रसर उधोग ठुलो वार्षिक	५००००	३००००		
१८	सिमेन्ट उधोग बाट उत्पादित सिमेन्ट प्रति बोरा	५००००	३००००		
१९	ग्यास उधोग प्रति सिलिन्डर	४००००	२५०००		
२०	बालुवा धुने उधोग वार्षिक	२५०००	१५०००		
२१	बालुवा खानी तथा दुंगा खानी अनुमति दस्तुर	१०००००	७५०००		
२२	बालुवा खानी तथा दुंगा खानी नबिकरणयीय दस्तुर	७५०००			
२३	बालुवा खानी तथा दुंगा खानी नामसारी दस्तुर	२००००			
२४	इट्टा, ब्लक, रिंग, र टायल उधोग ठुलो	२००००	१५०००		
२५	ब्लक, रिंग, र टायल उधोग सानो	५०००	३०००		
२६	इट्टा उधोग (ठुलो)	३५०००	१५०००		
२७	इट्टा उद्योग (सानो)	२००००	१००००		
२७	मादल, खैजडी , लगायत स्थानीय बाजा निर्माण तथा बिक्रि	१०००	५००		
२८	सिरक डसना उधोग बिक्रि	३०००	१०००		
२९	छाला जुता उत्पादन तथाबिक्रि पसल	२०००	१०००		
३.९ निर्माण व्यबसायी					
१	क श्रेणी	३००००	२५०००		
२	ख श्रेणी	२५०००	२००००		

त्रिपुरासुन्दरी गाउँपालिका

३	ग श्रेणी	२००००	१५०००		
४	घ श्रेणी	१२०००	१००००		
३.१० सवारी साधन दर्ता शुल्क (रु.)					
	ट्रीपर १० पांग्रे (१४ मिटर वा सो भन्दा माथि लम्बाई)	८०००	४०००		
	ट्रीपर ६ पांग्रे (७ मिटर वा सो भन्दा माथि लम्बाई)	५०००	३०००		
	आईचर	४०००	२०००		
	स्वराज	४०००	२०००		
	ट्रयाक्टर	४०००	२०००		
	इट्टा, ढुंगा, वालुवा तथा संकलन (डिपो)	१००००	८०००		
३.११ वालुवा , ढुंगा , रोडा, गिट्टी, ग्रावेल निकासी कर प्रति टिप (रु.)					
१	ट्रीपर प्रतिटिप १० पांग्रे (१४ मिटर वा सो भन्दा माथि लम्बाई)	१०००			
२	ट्रीपर प्रतिटिप ६ पांग्रे (७ मिटर वा सो भन्दा माथि लम्बाई)	८००			
३	आईचर	७००			
४	स्वराज	७००			
५	ट्रयाक्टर	६००			
६	इट्टा, ढुंगा, वालुवा तथा संकलन (डिपो)	१००			
४. जडिबुटी, कवाडी र जीवजन्तु कर :					
४.१ चौपाय, चखेरु जन्य पदार्थ एवं अंगः					
क्र. स	विवरण	रकम रु.			
१	हाड प्रति के. जी	१			
२	सिंग प्रति के. जी.	२			
३	खुर प्रति के . जी.	२			
४	छाला ठुलो प्रति गोटा	२५			
५	छाला सानो प्रति गोटा	२५			
६	हाँस , कुखुरा जस्ता पन्छीहरुको प्वाख प्रति के. जी	१/५०			
७	जगर ऊन (प्राकृतिक र कृतिम	१/५०			

त्रिपुरासुन्दरी गाउँपालिका

)प्रति के. जी.				
४.२ बनपैदावार					
क्र. स	विवरण	प्रति क्युफिट आन्तरिक निकासी (रु)	प्रति क्युफिट वाहय निकासी (रु)		
१	सुकेढलेका काठ जुन प्रयोग गर्न लायक सालको काठ	१००	२००		
२	सुकेढलेका काठ जुन प्रयोग गर्न लायक सिसौ लगायतको काठ	५०	१००		
३	सुकेढलेका काठ जुन दाउरा प्रयोग गर्न लायक प्रति कुविन्टल	१००	१५०		
४	बाँस गोटा	५			
५	बन नियमावलीले तोकिएको जडिबुटी प्रति के. जी	०/२५			
६	वनकास अम्लिसो कुचो , वावियो , मलहनपत्ता, पटेर, छावाली, पराल , बकास , लोक्ता , निगालो प्रति के. जी	०/५०			
७	खोटो (लिसा) प्रति के. जी	०/५०			
८	सालको (विया) प्रति के जी	०/७५	रु १		
९	सल्लाको सिम्टा प्रति के जी	०/२५	रु १		
५. सवारी साधान कर					
५.१ सवारी साधान तर्फ (वार्षिक)		रु.			
१	दुवानी सेवा साना गाडीहरु(light vehicle)	१०००	१०००		
२	दुवानी सेवा ठुला गाडीहरु (heavy vehicle)	५०००	२५००		
३	एक्कसाभेटर (एक आर्थिक वर्षको लागि गा. पा. मा सुचिकृत)	३००००	१००००		
४	जेसिवी (एक आर्थिक वर्षको लागि गा. पा. मा सुचिकृत)	२००००	८०००		
५	ट्रान्सपोर्ट सेवा	५०००	२०००		
६	दुवानी सेवा मिनी	३०००	२०००		
५.२ यातायात मा दर्ता भएका बाहेकका सवारी साधनका लागि (वार्षिक)		रु.			
१	पटके सवारी कर(बस	२५			

त्रिपुरासुन्दरी गाउँपालिका

	, ट्रक, लहरी, ठुला सवारी साधन)				
२	माइक्रो जिप भाडाका साधन	१५			
३	कार साना निजी सवारी साधन	१०			
५.३ बिज्ञापन कर					
क्र. स.	विवरण	शुल्क रु.			
१	ग्लो साइनबोर्ड, डीपीएस बोर्ड प्रति वर्ग फिट	५०			
२	ब्यानर (बढीमा एक महिना सम्मको लागि) प्रतिगोटा	१००			
३	आफ्नो व्यवसाय को पहिचान को लागि व्यवसाय स्थलमा राखेको साइनबोर्डको	५००			
४	वाल पेन्ट बिज्ञापन प्रति वा. फिट	१०			
६. मनोरंजन कर (बार्षिक)					
क्र. स.	विवरण	शुल्क रु.	कैफियत		
१	सिनेमा हल	१००००	वार्षिक		
२	नाट्यशाला	२०००	वार्षिक		
३	रोधीघर	५०००	वार्षिक		
४	दोहोरि साँझ	५०००	वार्षिक		
५	सांस्कृतिक प्रदर्शनी (विभिन्न सांस्कृतिक कार्यक्रम)	१०००	प्रति दिन		
६	जादु, सर्कस , चटक	४००	प्रति दिन		
पुनश्च: कुनै पनि संघ संस्थाबाट आयोजना हुने महोत्सव प्रदर्शनीको प्रवेश शुल्कमा टिकटको ५ प्रतिशत र सो प्रदर्शनीस्थलको भित्र रमाइलो मेला सर्कस यस्तै प्रकृतिका अन्य कार्यक्रममा टिकटको १० प्रतिशत					
८. बहाल बिटौरी कर :					
क्र. स.	विवरण	शुल्क रु.	कैफियत		
१	हल भाडा ठुलो	२०००			
२	हल भाडा सानो	१०००			
३	अस्थाई पसल	१०००	वार्षिक		
९. पार्किंग शुल्क :					
क्र. स.	विवरण	शुल्क रु.	कैफियत		
१	चार पांग्रे	२०	प्रति दिन		

त्रिपुरासुन्दरी गाउँपालिका

२	दुई पांग्रे (मोटरसाईकल)	१५	प्रति दिन		
३	पटके	१०	प्रति दिन		
४	बस, ट्रक, ट्रीपर, जेसिबी	३०	प्रति दिन		
१०. टेकिंग, कोयोकिड, बन्जी जम्पिंग , जिम्प्फलायर र रेफिटिंग शुल्क)					
क्र.स.	विवरण	शुल्क रु.			
१	रेफिटिंग(एक पटक)	२००			
११. सेवा शुल्क/दस्तुर:					
क्र.स	विवरण	शुल्क रु.	कैफियत		
१	मन्त्रालय	२००	योजना माग तथा सम्पन्न सिफारिस दस्तुर		
२	विभाग	१५०			
३	डिभिजन	१००			
४	पक्का घरको सर्जिमन बापत	१०००			
५	अन्य सबै प्रकारको सर्जिमन बापत	१०००			
६	रकम कलम उठाय बापत सयकडा	१ प्रतिशत			
७	हरेक निबेदन दर्ता शुल्क प्रति गोटा टिकट बापत रु.	१०			
८	मिलापत्र शुल्क दुवै पक्षलाई आधा	५००			
९	घर न. प्लेट प्रतिगोटा	२००			
१०	टोल विकाससमिति दर्ता शुल्क नवीकरण	२००			
११	स्थलगत प्राबिधिक सेवा शुल्क	५०			
१६					
१२	घर निर्माण मा लाग्ने पूर्वाधार मर्मत सम्भार शुल्क	पक्की रु १००० , कच्ची रु २५०			
१३	नागरिकता सर्जिमन मुचुल्का	३००			
१४	पशु/पशुजन्य व्यवसाय दर्ता को सर्जिमन	४००			
११.१ घर नक्सा पास दस्तुर:					
क्र.स.	विवरण	शुल्क रु.			
१.	नक्सा पास निवेदन फाराम दस्तुर	२००			

त्रिपुरासुन्दरी गाउँपालिका

२.	पक्की घर र पर्खाल समेत प्रति sq. ft	२			
३	पक्की घरको लागि पर्खाल निर्माण प्रति sq. ft दस्तुर	१			
४	कच्ची घरको प्रति sq. ft. दस्तुर	०.५			
५	नया घर निर्माण गर्दा भौतिक पूर्वाधार सुधार शुल्क पक्की	१०००			
६	गा. पा हुनुभन्दा अघि निर्माण गरेको नक्सा पास मापदण्ड प्रति sq. ft अनुरूप निर्माण भएको	२			
७	साबिक घर परिवर्तन नहुनेगरि मर्मत सम्भार गर्नुपरेमा एकमुस्ट रु	५००			
८	नक्सा नामसारी तथा नविकरण बापत	५००			
९	घरको छतमा वा दायाबाया साइड मा अगाडी प्रति sq. ft.	१			
१०.	घर निर्माण गर्दा घरको चारै तिर कम्पाउण्ड गरेमा प्रति sq. ft.	५			
११	नक्सा पास लागू हुनु पूर्व निर्माण भएको भए प्रति sq. ft गरेमा घर नक्सा बनाइ नक्सा पास गरे बापत उक्त नक्सा पास आ . व ०७५/०७६ मा पास गरेमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने	२			

पुनश्च: पुरानो घरको प्राबिधिक बाट अबलोकन गर्दा लाग्ने रकममा सम्बन्धित घर धनीले खर्च व्योहोर्नु पर्ने

११.२ अन्य सिफारिस दस्तुर :

क्र. स.	विवरण	शुल्क रु.			
१	नक्सा पास नया निर्माण हुने पक्की घर/भवन (प्रति sq. ft.)	६			
२	नक्सा पास भैसकेको पक्की घर /भवन (प्रति sq. ft.)	३			
३	नक्सा पास नया निर्माण हुने कच्ची घर /भवन (प्रति sq. ft.)	१			

त्रिपुरासुन्दरी गाउँपालिका

४	संस्थागत सिफारिस	२००			
५	नया नागरिकता सिफारिस	२००			
६	नागरिकता प्रतिलिपि सिफारिस	२००			
७	मुचुल्का सहितको नागरिकता सिफारिस	३००			
८	अंगिकृत नागरिकता सिफारिस	५००			
९	प्रहरी मुचुल्का सिफारिस	२००			
१०	चार किल्ला सिफारिस	३००			
११	घर बाटो सिफारिस	५००			
१२	बाटो सहित को घर बाटो सिफारिस	५००			
१३	फोटो सहितको नाता प्रमाणित	५०	प्रति फोटो		
१४	जग्गा नामसारी सम्बन्धि सिफारिस मुचुल्का	२००			
१५	बेपत्ता नागरिकको जग्गा नामसारी सिफारिस	१०००			
१६	भारत जाने आउने सिफारिस	२००			
१७	संस्था दर्ता सिफारिस	१०००			
१८	संस्था नबिकरण सिफारिस	५००			
१९	बैदेशिक प्रयोजनको लागि सिफारिस	५००			
२०	रुख काट्न प्रति रुख (आवादी)	२००	प्रति गोटा		
२१	बिधुत मीटरसिफारिस	२००			
२२	उद्योग दर्ता सिफारिस	१०००			
२३	पसल दर्ता सिफारिस	५००			
२४	कुटानी पिसानी मिल दर्ता (ठुलो)	२०००			
२४	कुटानी पिसानी मिल (सानो)	१०००			
२५	काठ मिल दर्ता सिफारिस	५०००			
२६	माथि उल्लेखित भन्दा अन्य प्रकृतिको सिफारिस माग भई आएमा प्रकृति हेरी गरिनेछ	५००-१०००			
२७	अपुताली सिफारिस	२०००			
२८	मोही लगत कट्टा सिफारिस	२०००			
२९	घर कयेम सिफारिस	१०००			
३०	छात्रवृत्ती सिफारिस	२००			

त्रिपुरासुन्दरी गाउँपालिका

३१	बिपन्न बिधयार्थी छात्रवृत्ति सिफारिस	निःशुल्क			
३२	अपाङ्ग सिफारिस	निःशुल्क			
३३	अस्थाई बसोबास सिफारिस	२००			
३४	स्थाई बसोबास सिफारिस	२००			
३५	आर्थिक व्यबस्था बलियो वा सम्पन्नता प्रमाणित	५००			
३६	आर्थिक व्यबस्था कमजोर वा विपन्नता प्रमाणित	निःशुल्क			
३७	धारा जडान सिफारिस	५००			
३८	जीवित रहेको सिफारिस	२००			
३९	दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संसोधन सिफारिस	२००			
४०	जग्गा मुल्यांकन सिफारिस /प्रमाणित	५००			
४१	व्यबसाय बन्द सिफारिस	२००			
४२	व्यबसाय संचालन नभएको सिफारिस	२००			
४३	व्यापार व्यबसाय नै नभएको सिफारिस	२००			
४४	कोट फि मिनाह सिफारिस	२००			
४५	नावालक परिचय सिफारिस	२००			
४६	चौपाय सम्बन्धि खरिद बिक्रि सिफारिस	५००			
४७	उधोग ठाउँ सारी सिफारिस	५००			
४८	बिद्यालय ठाउँ सारी सिफारिस	५००			
४९	आन्तरिक बसाइसराइ सिफारिस	२००			
५०	बिद्यालय संचालन स्वीकृति/कक्षा वृद्धि सिफारिस	५०००			
५१	व्यक्तिगत विवरण सिफारिस	२००			
५२	जग्गा दर्ता सिफारिस	२००			
५३	संरक्षक सिफारिस (व्यक्तिगत)	१०००			
५४	संरक्षक सिफारिस (संस्थागत)	१०००			

त्रिपुरासुन्दरी गाउँपालिका

५५	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	१०००			
५६	जीवित संग को नाता प्रमाणित	२००			
५७	मृतक संग को नाता प्रमाणित	२००			
५८	कोठा खोल्ने कार्यमा/रहोबरमा बस्ने	५००			
५९	निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस	१००			
६०	अन्य कार्यालय को माग अनुसार विवरण खुलाई पठाउने सिफारिस	२००			
६१	विवाह प्रमाणित	५००			
६२	कागज/मंजुरिनामा प्रमाणित	२००			
६३	अविवाहित प्रमाणित	२००			
६४	कार्यमा रोहोबर	३००			
६५	जग्गा धनि पुर्जा हराएको सिफारिस	३००			
६६	अंग्रेजी मा सिफारिस तथा प्रमाणीकरण	५००			
६७	मल्टीमिडिया	२०००			
६८	साउण्डसिस्टम	१०००			
६९	बिज्ञापन कर	५००			
७०	संघ संस्था नबिकरण सिफारिस दस्तुर ३५ दिन भित्र	५००			
७१	संघ संस्था नबिकरण सिफारिस दस्तुर ३५ दिन पछि भाद्र मसान्त भित्र	१०००			
७२	संघ संस्था नबिकरण सिफारिस दस्तुर असोज मसान्त भित्र	१२००			
७३	संघ संस्था नबिकरण सिफारिस दस्तुर पौष मसान्त भित्र	१५००			
७४	संघ संस्था नवीकरण सिफारिस दस्तुर माघ देखि असाढ मसान्त सम्म	१६००			
७५	संघ संस्था नबिकरण सिफारिस दस्तुर (जरिबाना) एक आ. ब. मा नबिकरण नभएको अवस्थामा	२०००			

त्रिपुरासुन्दरी गाउँपालिका

७६	अन्य जिल्लामा दर्ता भइ यस गा. पा. कार्यक्रम गर्ने अ. गै. स. स. सिफारिस दस्तुर	१००००			
७७	अन्य जिल्लामा दर्ता भइ यस गा. पा. कार्यक्रम गर्ने गै. स. स. सिफारिस दस्तुर	५०००			
७८	रु १० लाख सम्मको कार्यक्रम कार्यान्वयन गर्ने	१०००			
७९	रु १० लाख देखि ५० लाख कार्यक्रम कार्यान्वयन गर्ने	५०००			
८०	यसै जिल्ला भित्र दर्ता भई यस गा पा क्षेत्र भित्र कार्यक्रम गर्ने NGO र INGO दर्ता	१००००			
८१	रु ५० लाख माथि को कार्यक्रम कार्यान्वयन गर्ने कार्यक्रम गर्ने NGO र INGO दर्ता	१००००			
८२	कागजात प्रमाणित दस्तुर	५००			
८३	अन्य सिफारिस	५००			
८४	वडाले गर्ने बाहेकका अन्य महत्पूर्ण सिफारिस गाउँपालिका ले गर्नु परेमा	१०००			
८५	जेष्ठ नागरिक परिचय पत्र	२००			
११.३ घटना दस्तुर:					
क्र.स	विवरण	शुल्क रु.			
१	घटना दर्ता ३५ दिन भित्र	-			
२	घटना दर्ता ३५ दिन भन्दा पछि	५०			
३	घटना दर्ता प्रतिलिपि	१००			
४	घटना दर्ता अंग्रेजीमामा	१००			
११.४ जलस्रोत समितिबाट निर्णय भइ आएका विभिन्न प्रकारका जलस्रोत उ. स हरुको प्रमाण-पत्र उपलब्ध गराए बापत लिईने दस्तुर:					
क्र.स.	विवरण	दस्तुर	नविकरण	कैफियत	
१	खानेपानी तथा सिंचाईको मुहान दर्ता प्रमाण पत्र र निबेदन दस्तुर	१०००	१०००		

त्रिपुरासुन्दरी गाउँपालिका

२	पेल्ट्रिक सेट ५ किलोवाट भन्दा माथि दर्ता प्रमाणपत्र निबेदन दस्तुर	१२००	१२००		
३	लघु जलबिधुत ६ किलोवाट देखि १० किलोवाट सम्मको दर्ता प्रमाणपत्र निबेदन दस्तुर	१५००	१५००		
४	प्रमाणपत्र प्रतिलिपि	५००	५००		
११.५ ग वर्गको इजाजत पत्र संबन्धमा (ग) (रु)					
१	इजाजत दस्तुर	२०००	२०००		
२	नामसारी दस्तुर	१५००	१५००		
३	नबिकरण दस्तुर (असोज मसान्त सम्म)	१०००	१०००		
४	नबिकरण दस्तुर (पौष मसान्त सम्म)	३०००	३०००		
५	इजाजत पत्र प्रतिलिपि	१०००	१०००		
११.६ लेखा परीक्षक (रु)					
१	क. श्रेणी	८०००	८०००		
२	ख. श्रेणी	७०००	७०००		
३	ग . श्रेणी	६०००	६०००		
४	घ. श्रेणी	५०००	५०००		
११.७ सम्पति मुल्यांकन :					
क्र.स	विवरण	शुल्क(रु)	कैफियत		
१	रु ५ लाख सम्मको	१०००			
२	रु ५ लाख भन्दा माथि रु ५० लाख सम्मको	५०००			
३	रु ५० लाख भन्दा माथि रु १ करोड सम्मको	१००००			
४	रु १ करोड भन्दा माथि जति सुकै भए पनि	१५०००			
११.८ अन्य दर्ता दस्तुर					
क्र.स	विवरण	दस्तुर रु .	नवीकरण रु.		
१	कवुलियत बन दर्ता	१०००	१०००		
२	प्रतिष्ठान दर्ता	१०००	१०००		
३	बाल क्लब दर्ता	२००	२००		
४	आमा समूह दर्ता	२००	२००		

त्रिपुरासुन्दरी गाउँपालिका

५	टोल सुधार समिति दर्ता	२००	२००		
६	कृषि समूह दर्ता	२००	२००		
७	यूवा क्लब दर्ता	५००	५००		
८	कुखुरा फारम दर्ता	१०००	१०००		
९	माछा पालन दर्ता	१०००	१०००		
१२-पर्यटन शुल्क					
१२.१-मठ, मन्दिर शिवालय , चर्च , गुम्बा मस्जिद					
१	सबै किसिमको मठ, मन्दिर, मस्जिद, गुम्बा, विहार, र चर्च	१०००	१०००		
२	नदीमा जलविहार अनुमती नवीकरण	३०००	३०००	वार्षिक	
३	नदीमा जलबिहार अनुमति नविकरण	१०००	१०००	वार्षिक	

निर्णय नं -२ प्रस्ताव नं २ माथि आगामी अर्को बैठकमा छलफल गर्ने गरि आजको बैठक समाप्त भयो |